

मण्डनदेउपुर नगरपालिका

स्थानीय राजपत्र

खण्ड ४

मण्डनदेउपुर, मंसिर ५ गते, २०७७ साल

संख्या ६

भाग २

मण्डनदेउपुर नगरपालिका

मण्डनदेउपुर नगरपालिका भित्रका नदीजन्य पदार्थको उपयोग तथा
व्यवस्थापन कार्यविधि २०७५ लाई संशोधन गर्न बनेको कार्यविधि
२०७७

नगर कार्यपालिकाबाट पारित मिति: २०७७/०७/२६
प्रमाणित मिति: २०७७/०८/०४

प्रस्तावना:

मण्डनदेउपुर नगरपालिका भित्रका नदीजन्य पदार्थको उपयोग तथा व्यवस्थापन कार्यविधि, २०७५ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, मण्डनदेउपुर नगरपालिकाको नगर कार्यपालिकाले देहायका नियमहरू बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस नियमको नाम मण्डनदेउपुर नगरपालिका भित्रका नदीजन्य पदार्थको उपयोग तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०७७ रहेको छ।

(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ।

२. **मण्डनदेउपुर नगरपालिका भित्रका नदीजन्य पदार्थको उपयोग तथा व्यवस्थापन कार्यविधि, २०७५ को परिभाषामा संशोधन:** मण्डनदेउपुर नगरपालिका भित्रका नदीजन्य पदार्थको उपयोग तथा व्यवस्थापन कार्यविधि, २०७५ (यस पछि "कार्यविधि" भनिएको) को बुँदा नं. २ को (ट) मा "घाटगद्दी तथा विक्री गर्न" भन्ने शब्दहरू पछि "नदीजन्य पदार्थ खरिद विक्री तथा आपूर्ति गर्ने" भन्ने शब्दहरू राखिएका छन्।

३. **कार्यविधिको बुँदा नं ५ मा संशोधन:**

(क) कार्यविधिको बुँदा नं ५ (१) मा रहेका "उद्योग स्थापना तथा संचालन " भन्ने शब्दहरूको सट्टा

"उद्योग/व्यवसाय स्थापना तथा संचालन" भन्ने शब्दहरू राखिएका छन्।

(ख) कार्यविधिको बुँदा नं ५ (३) मा रहेका "अनुसूची ९" भन्ने शब्दहरूको सट्टा "अनुसूची ९ र अनुसूची ९ क" भन्ने शब्दहरू राखिएका छन्।

(ग) कार्यविधिको बुँदा नं ५ (३) (च) पछि देहायको खण्ड (छ) थप गरिएको छ:-

(छ) नदीजन्य पदार्थ खरिद विक्री तथा आपूर्ति गर्ने व्यवसायका लागि न्यूनतम २ रोपनी जग्गा स्वामित्व वा लिज वा भाडामा रहेको हुनुपर्नेछ। यस्तो जग्गा सार्वजनिक, पर्ति वा ऐलानी जग्गा हुनु हुँदैन"

४. **कार्यविधिको बुँदा नं. २१ मा संशोधन:**

(क) कार्यविधिको बुँदा नं. २१ को शिर्षकमा रहेको "उद्योग स्थापना र संचालन" भन्ने शब्दहरूको सट्टा

"उद्योग/ व्यवसाय स्थापना र संचालन" भन्ने शब्दहरू राखिएका छन्।

(ख) कार्यविधिको बुँदा नं. २१ को खण्ड (द) पछि देहायको खण्ड (९) थप गरिएको छः-

“(९) नदीजन्य पदार्थ खरिद विक्री तथा आपूर्ति गर्ने व्यवसायका लागि दुरी सम्बन्धीको मापदण्ड अनुसूची ९ (क) बमोजिम हुनेछ।”

५. कार्यविधिको अनुसूची १ मा संशोधन:

(क) कार्यविधिको अनुसूची १ को शिर्षकमा रहेका “उद्योग स्थापना तथा संचालन” भन्ने शब्दहरूको सट्टा “उद्योग/व्यवसाय स्थापना तथा संचालन” भन्ने शब्दहरू राखिएका छन्।

(ख) कार्यविधिको अनुसूची १ को निवेदन महलमा रहेका “उद्योग स्थापना गर्न इच्छुक” भन्ने शब्दहरूको सट्टा “उद्योग/व्यवसाय स्थापना तथा संचालन गर्न इच्छुक” र बुँदा नं. ३ मा रहेका “उद्योग संचालन गर्ने स्थान” भन्ने शब्दहरूको सट्टा “उद्योग/व्यवसाय स्थापना तथा संचालन गर्ने स्थान” भन्ने शब्दहरू राखिएका छन्।

५. कार्यविधिको अनुसूची ९ मा संशोधन:

(क) कार्यविधिको अनुसूची ९ पछि देहायको अनुसूची ९ (क) थप गरिएको छः

अनुसूची ९ (क)

(दफा २१(९) सँग सम्बन्धित)

नदीजन्य पदार्थमा आधारित व्यवसाय (खरिद विक्री तथा आपूर्ति) संचालनका लागि निर्धारित दूरी सम्बन्धी मापदण्ड

क्र.स.	विवरण	नगरपालिका क्षेत्रमा (मिटरमा)
१	नदी ,खोलाको बर्षातको प्रवाहमा आधारित सीमा किनार	२००
२	तातलैया र ऐतिहासिक धार्मिक महत्त्वका पोखरी तथा घाटक्षेत्र	२००

३	२२० के भी भन्दा कमको हाईटेन्सन लाइनबाट	२५
४	२२० भन्दा माथिको हाईटेन्सन लाइनबाट	२५
५	शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सास्कीर्तिक पुरातात्विक महत्वका स्थान सुरक्षा निकायबाट	३००
६	निकुञ्ज आरक्ष क्षेत्र सङ्क्षित क्षेत्रबाट	३००
७	घना बस्तीबाट	५०
८	बन क्षेत्रबाट	५०
९	झोलुङ्गे पुलबाट	५०
१०	पक्की पुलबाट	५०
११	राष्ट्रिय लोकमार्गको Right of Way बाट	२५
१२	प्रदेश स्तरका लोकमार्गको Right of Way बाट	२५
१३	स्थानिय स्तरका कृषि तथा ग्रामिण सडकको Right of Way बाट	२५

- द्रष्टव्यः १. दुरी मापन गर्दा व्यवसायको अन्तिम सिमानाको बाहीरी घेराबाट मापन गर्नु पर्नेछ।
२. डिपो संचालन गर्न आवश्यक सामग्री कानुनी मान्यता प्राप्त उद्योग, व्यवसाय, कम्पनी वा फर्मबाट मात्र लिन पाइनेछ।

आज्ञाले,
प्रणराज न्यौपाने
प्रमुख प्रशासकीय अधिकृत